

प्रेस बक्तव्य

शुसासन प्रवर्द्धन र जवाफदेहिता सहितको सेवा प्रवाहलाई आत्मसाथ गर्दै शुसासन संचालन तथा व्यवस्थापन ऐनको दफा १९ अनुसार आज मिति २०७६ श्रावण २० गतेका दिन बन तथा वातावरण मन्त्रालयको सभाहलमा बन तथा वातावरण मन्त्रालयका माननिय मन्त्रीज्यूसंग श्रीमान् सचिवज्यूले आ.व. २०७६।०७७ को लागि कार्य सम्पादन संज्ञौता गर्नुभएको छ । यस्तै सोही कार्यक्रममा मन्त्रालयका श्रीमान् सचिवज्यू र मन्त्रालयका महाशाखा प्रमुखज्यूहरू तथा बिभागिय प्रमुखज्यूहरूले समेत चालु आ.व.को लागि कार्यसम्पादन संज्ञौता गर्ने कार्य सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रालयका महाशाखाहरू, बन तथा जलाधार महाशाखा, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा, सहभागितामुलक बन महाशाखा, वातावरण तथा जैविकविविधता महाशाखा, योजना, अनुगमन तथा समन्वय महाशाखा, प्रशासन महाशाखा र विभाग । केन्द्र । समिति । निगम । कम्पनि तर्फ बन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा बन्धुजन्तु संरक्षण विभाग, वातावरण विभाग, बनस्पति विभाग, बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, रेड कार्यान्वयन केन्द्र, बन निगम लिमिटेड, जडिबुटी उत्पादन तथा प्रशोधन लिमिटेड र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका प्रमुखज्यूहरूले श्रीमान् सचिवज्यूले हस्ताक्षर गरि हस्तान्तरण गरेका संज्ञौतामा स्वयं हस्ताक्षर गरि कार्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम, मन्त्रालयको म्यनडेट, र तोकिएको पदको जिम्मेवारीलाई ध्यानमा राखी कार्यसम्पादन संज्ञौता तयार पारिएको थियो । संज्ञौतालाई मुख्यतः चार भागमा विभाजन गरिएको छ, जसमा पहिलो भागमा परिचय, दोस्रोमा कार्य सुचक तथा मुख्य जिम्मेवारी, तेस्रोमा पदिय जिम्मेवारीमा रहने कार्यहरू र अन्तिम खण्डमा सेवा सम्बन्धी सर्तहरू रहेका छन् । चालु आ.व.को लागि मन्त्रालयले ७५ ओटा कृयाकलाप र २६१ ओटा परिवर्तनका सुचक तयार गरि कार्यजिम्मेवारी अगाडि बढाएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. कृष्ण ओली सहित विभिन्न मिडियासंग आवद्ध पत्रकारज्यूहरू र मन्त्रालयका शाखा प्रमुख तथा अन्य कर्मचारीहरूको समेत उपस्थिती थियो । कार्यक्रममा मन्त्रालयका सचिवज्यूले मातहतलाई निर्देशन र मन्त्रीज्यू समक्ष प्रतिवद्धता समेत व्यक्त गर्नु भयो भने माननिय मन्त्रीज्यूले मन्त्रालयको भावी कार्यदिशा सहित निर्देशनात्मक हौसला प्रदान गर्नुभयो । कार्यक्रमको अध्यक्षता बन तथा वातावरण मन्त्री माननिय शक्ती बहादुर बस्नेतज्यूले गर्नुभएको थियो ।

हरिप्रसाद पाण्डे
उपसचिव तथा सुचना अधिकारी